

# ***Sūrat al-Dhuha*** ***(The Morning Brightness)***

سورة الضحى

***Súrah – 93***

***No of Ayat – 11***

**English Translation : *Ali Quli Qara'i***

**Urdu Translation : *Allamma Zeeshan Haider Jawadi***

**Hindi Translation : *Farrukh Khan & Ahmed***

For any errors / comments please write to: [rehanL@hotmail.com](mailto:rehanL@hotmail.com)

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.

**This is a ‘meccan’ sūrah.**

**The surah that opens with the oath of the Divine One swearing by the The Morning Brightness and the night when all falls still. It is named after “the morning brightness” (*ḍūḥā*), mentioned in verse 1. The surah is an address to Prophet Muḥammad (s.a.w), to reassure him, when he had not received revelation for some time, that his Lord had not forsaken him.**

**It is narrated from the holy Prophet (s.a.w.) that Allah (s.w.t.) is pleased with person who recites this surah.**

**If recited together with name of a person who has gone missing, he will return home safe and sound. If something is forgotten somewhere by mistake, the recitation of this surah keeps its safe until you get it back.**

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

***O' Allāh send Your blessings on Muhammad and the family of Muhammad***

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

**In the Name of Allāh,  
the All-beneficent, the All-merciful.**

عظیم اور دائمی رحمتوں والے خدا کے نام سے

अल्लाह के नाम से जो बड़ा कृपालु और अत्यन्त दयावान हैं।

*bi-smi llāhi r-raḥmāni r-raḥīmi*

# وَالضُّحَىٰ ﴿١﴾

By the morning brightness,

قسم ہے ایک پہر چڑھے دن کی

ساक्षی ہے چढ़تا दिन,

*wa-d-duḥā*

# وَاللَّيْلِ إِذَا سَجَى ﴿٢﴾

by the night when it is calm!

اور قسم ہے رات کی جب وہ چیزوں کی پردہ پوشی کرے

और रात जबकि उसका सन्नाटा छा जाए

*wa-l-layli 'idā saġā*

مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ ﴿٣﴾

**Your Lord has neither forsaken you nor is He displeased with you,**

تمہارے پروردگار نے تم کو چھوڑا ہے اور نہ تم سے ناراض ہوا ہے

تुम्हारे रब ने तुम्हें न तो विदा किया और न वह बेज़ार (अप्रसन्न) हुआ

*mā wadda 'aka rabbuka wa-mā qalā*

وَلِلْآخِرَةِ خَيْرٌ لَّكَ مِنَ الْأُولَى ﴿٤﴾

and the Hereafter shall be better for you than the world.

اور آخرت تمہارے لئے دنیا سے کہیں زیادہ بہتر ہے

और निश्चय ही बाद में आनेवाली (अवधि) तुम्हारे लिए पहलेवाली से उत्तम है

*wa-la-l-'āhiratu ḥayrun laka mina l-'ūlā*



وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَىٰ ﴿٥﴾

**Soon your Lord will give you [that with which]  
you will be pleased.**

اور عنقریب تمہارا پروردگار تمہیں اس قدر عطا کر دے گا کہ خوش ہو جاؤ

और शीघ्र ही तुम्हारा रब तुम्हें प्रदान करेगा कि तुम प्रसन्न हो जाओगे

*wa-la-sawfa yu 'ṭīka rabbuka fa-tarḍā*

أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ ﴿٦﴾

**Did He not find you an orphan, and shelter you?**

کیا اس نے تم کو یتیم پا کر پناہ نہیں دی ہے

क्या ऐसा नहीं कि उसने तुम्हें अनाथ पाया तो ठिकाना दिया?

*'a-lam yağidka yatīman fa- 'āwā*

وَوَجَدَكَ ضَالًّا فَهَدَىٰ ﴿٧﴾

**Did He not find you astray, and guide you?**

اور کیا تم کو گم گشتہ پا کر منزل تک نہیں پہنچایا ہے

और तुम्हें मार्ग से अपरिचित पाया तो मार्ग दिखाया?

*wa-wağadaka ḍāllan fa-hadā*

﴿ ٨ ﴾ وَوَجَدَكَ عَائِلًا فَأَغْنَىٰ

**Did He not find you needy, and enrich you?**

اور تم کو تنگ دست پا کر غنی نہیں بنایا ہے

और तुम्हें निर्धन पाया तो समृद्ध कर दिया?

*wa-wağadaka 'ā'ilan fa-'ağnā*

﴿ ٩ ﴾ فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ

**So, as for the orphan, do not oppress him;**

لہذا اب تم یتیم پر قہر نہ کرنا

अतः जो अनाथ हो उसे मत दबाना,

*fa-'ammā l-yatīma fa-lā taqhar*

﴿ ۱۰ ﴾ وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ

and as for the beggar, do not chide him;

اور سائل کو جھڑک مت دینا

और जो माँगता हो उसे न झिझकना,

*wa-'ammā s-sā'ila fa-lā tanhar*

وَأَمَّا بِنِعْمَةِ رَبِّكَ فَحَدِّثْ ﴿١١﴾

and as for your Lord's blessing, proclaim it!

اور اپنے پروردگار کی نعمتوں کو برابر بیان کرتے رہنا

और जो तुम्हें रब की अनुकम्पा है, उसे बयान करते रहो

*wa-'ammā bi-ni'mati rabbika fa-ḥaddiṭ*

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ! رحمت فرما محمد و آل (ع) محمد پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

***O' Allāh send Your blessings on Muhammad and the family of Muhammad***



**Please recite  
Sūra E Fātiḥa  
for  
ALL MARHUMEEN**

For any errors / comments please write to: [rehanL@hotmail.com](mailto:rehanL@hotmail.com)

Kindly recite Sura E Fatiha for Marhumeen of all those who have worked towards making this small work possible.